



लुम्बिनी प्रदेश सरकार
उद्योग, पर्यटन तथा यातायात मन्त्रालय
यातायात व्यवस्था कार्यालय (सवारी)

रुपन्देही, नेपाल ।

लुम्बिनी प्रदेशको आर्थिक ऐन, २०८२ ले प्रदान गरेका विशेष छुट तथा सुविधाहरू

क्र.सं.	दफा नं. र अनुसूची	छुट तथा सुविधाहरू
१.	दफा ३ सँग सम्बन्धित अनुसूची २ को खण्ड (क) को सि.नं. ४	भाडामा दर्ता हुने विद्युतीय माध्यमबाट सञ्चालित सवारी साधनमा सवारी साधन करमा पचास प्रतिशत छुट हुनेछ। पेट्रोलियम पदार्थ बाहेक अन्य इन्धनद्वारा सञ्चालन हुने सवारी साधनमा लाग्ने सवारी साधन करमा बीस प्रतिशत छुट हुनेछ ।
२.	दफा ३ सँग सम्बन्धित अनुसूची २ को खण्ड (क) को सि.नं. ७	भाडाका बस, मिनीबस तथा माइक्रोबसका सवारी साधनले विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा जनआन्दोलनका घाइतेलाई सहूलियतको रूपमा भाडामा छुट दिए बापत त्यस्ता सवारीसाधनका धनीले तोकिएको करमा चालिस प्रतिशत छुट पाउनेछन् । छुट सुविधा पाउने सवारी साधनले छुट पाउने वर्ग खुलेको स्टिकर/सूचना त्यस्तो सवारी साधनमा टाँसेको हुनुपर्नेछ । प्रदेश सरकारको कुनै निकायबाट अनुगमन गर्दा सो बमोजिमको छुट दिएको नपाइएमा वा स्टिकर/सूचना टाँसेको नपाइएमा छुट दिएको रकम र सोही बराबर जरिवाना गरी असुलउपर गरिनेछ ।
३.	दफा ३ सँग सम्बन्धित अनुसूची २ को खण्ड (क) को सि.नं. ८	जुनसुकै सवारी साधनका धनीले चाहेमा लाग्ने सवारी साधन कर प्रचलित दरका आधारमा एकमुष्ट तीनवर्षको लागि अग्रिम रूपमा बुझाउन सक्नेछन् । त्यसरी अग्रिम रूपमा तीन वर्षको एकमुष्ट कर र नवीकरण दस्तुर भुक्तानी गरी नवीकरण गराएमा लाग्ने सवारी साधन करमा दस प्रतिशत छुट हुनेछ ।
४.	दफा ३ सँग सम्बन्धित अनुसूची २ को खण्ड (क) को सि.नं. १०	दमकल, एम्बुलेन्स र शव वाहनलाई सवारी साधन कर लाग्ने छैन ।
५.	दफा ३ सँग सम्बन्धित अनुसूची २ को खण्ड (क) को सि.नं. १२	अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्न मिल्ने गरी बनाईएका १५० सि.सि. सम्मका स्कुटरमा सवारी साधन कर लाग्ने छैन ।
६.	दफा ३ सँग सम्बन्धित अनुसूची २ को खण्ड (क) को सि.नं. १३	नेपालमा हाल सञ्चालनमा रहेका पुराना ट्रकलाई नेपालमा नै बन्द कन्टेनरको रूपमा रूपान्तरण गर्न निवेदन दिने सवारी साधनका धनीलाई निजले बुझाउनु पर्ने सवारी साधन कर बापत पचास हजार रुपैयाँ वा चार वर्षको सवारी साधन कर बापत हुन आउने रकम मध्ये जुन घटी हुन्छ सो बराबरको रकम छुट दिइनेछ । तर, यस्तो छुट सुविधा दस वर्षभन्दा पुराना ट्रकहरूलाई दिइने छैन ।

वेबसाइट: www.tmorupandehi.lumbini.gov.np, ईमेल: tmo.lumbini@gmail.com

कार्यालय प्रमुख



लुम्बिनी प्रदेश सरकार
उद्योग, पर्यटन तथा यातायात मन्त्रालय
यातायात व्यवस्था कार्यालय (सवारी)

रुपन्देही, नेपाल ।

क्र.सं.	दफा नं. र अनुसूची	छुट तथा सुविधाहरू
७.	दफा ३ सँग सम्बन्धित अनुसूची २ को खण्ड (क) को सि.नं. १५	यस ऐन बमोजिम छुट सुविधा उपलब्ध गराउँदा दुई वा सोभन्दा बढी छुट सुविधा पाउने अवस्था भएमा जुन शीर्षकमा सबैभन्दा बढी छुट सुविधा उल्लेख भएको छ सो मात्र छुट हुनेछ।
८.	दफा ३ सँग सम्बन्धित अनुसूची २ को खण्ड (क) को सि.नं. १९	बीस वर्षसम्म नियमित सवारी साधन कर दाखिला र नवीकरण गरेका र सो अवधि पछि सञ्चालनमा नरही थन्किएका तथा कानुन बमोजिम लगतकट्टा गर्न नआएका भाडाका सवारी साधनको लगत कट्टा गर्ने प्रयोजनका लागि निवेदन दिएमा बीस वर्षपछि पाँच वर्षसम्मको अवधि भए पछिल्लो एक वर्षको सवारी साधन कर र पाँच वर्षभन्दा बढी अवधिको भए पछिल्लो दुई वर्षको सवारी साधन कर दाखिला गरेमा त्यस्ता सवारीको लगत कट्टा गरिनेछ।
९.	दफा ३ सँग सम्बन्धित अनुसूची २ को खण्ड (क) को सि.नं. २०	सवारी साधन दर्ता भई वार्षिक सवारी साधन कर नबुझाएका र नवीकरण समेत नगरेका सवारी साधनको हकमा संवत् २०८२ को पौष मसान्तसम्म सवारी साधन कर तिरी नवीकरण गर्न आएमा सवारी साधन करमा लाग्ने कुल जरिवानाको पचहत्तर प्रतिशत छुट दिई नवीकरण गरिनेछ।


कार्यालय प्रमुख